

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश

प्रदेश निजामती र स्थानीय सरकारी सेवा तर्फ इन्जिनियरिङ सेवा, एग. इरिगेशन इन्जिनियरिङ समूह, नवौं तह, सि.डि.इ. वा सो सरह पदको खुला, अन्तर तह, प्रतियोगिता र आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

यस पाठ्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ;

प्रथम चरण: लिखित परीक्षा (Written Examination)

पूर्णाङ्कः- २००

द्वितीय चरण: अन्तर्वार्ता (Interview)

पूर्णाङ्कः- ३०

परीक्षा योजना (Exam Scheme)

पत्र	विषय	खण्ड	परीक्षा योजना	प्रश्न सङ्ख्या	अङ्क भार	पूर्णाङ्क	समय	उत्तीर्णाङ्क
ए म पत्र	प्रशासन र व्यवस्थापन र सेवा सम्बन्धी सामान्य विषय	क) प्रशासन र व्यवस्थापन	छोटो उत्तर	१०	१० प्रश्न × ५ अङ्क = ५० अङ्क	५०	१ घण्टा ३० मिनेट	४०
		ख) सेवा सम्बन्धी सामान्य विषय	लामो उत्तर	५	५ प्रश्न × १० अङ्क = ५० अङ्क	५०	१ घण्टा ३० मिनेट	
ए म पत्र	सेवा सम्बन्धी प्राविधिक विषय	-	विश्वेषणात्मक समीक्षा	४	४ प्रश्न × १५ अङ्क = ६० अङ्क	१००	३ घण्टा	४०
			विश्वेषणात्मक र समाधानमूलक उत्तर	२	२ प्रश्न × २० अङ्क = ४० अङ्क			

द्रष्टव्यः

१. यस पाठ्यक्रम अनुसार दुई पत्रको लिखित परीक्षा लिइनेछ।
२. माथि उल्लिखित सबै सेवा अन्तर्गतको समूहहरू/उपसमूहहरूको पाठ्यक्रमको प्रथम पत्रको प्रथम खण्ड (क) को विषयवस्तु एउटै हुनेछ, तर प्रथमपत्रको खण्ड (ख) र द्वितीय पत्रको लागि सेवा, समूह, उपसमूह सम्बन्धी पाठ्यक्रम अनुरूप फरक फरक हुनेछ।
३. प्रथम पत्र खण्ड (क) को लिखित परीक्षा सेवागत रूपमा अर्थात एउटा सेवा अन्तर्गतका समूह/उपसमूहहरूका लागि संयुक्त रूपमा एउटै प्रश्नपत्रबाट एकै दिन वा छुट्टाछुट्टै दिन पनि हुन सक्ने छ, भने प्रथम पत्र खण्ड (ख) को परीक्षा समूह/उपसमूह अनुसार एकै दिन वा छुट्टाछुट्टै दिन अलग अलग प्रश्नपत्रबाट हुनेछ। यसैगरी द्वितीय पत्रका परीक्षा पनि समूह/उपसमूह अनुसार एकै दिन वा छुट्टाछुट्टै दिन अलग अलग प्रश्नपत्रबाट हुनेछ।
४. प्रथम पत्रको खण्ड (क) का लागि एउटा मात्र उत्तरपुस्तिका हुनेछ भने प्रथम पत्र खण्ड (ख) र द्वितीय पत्रको प्रत्येक प्रश्नकालागि अलग अलग उत्तरपुस्तिका हुनेछन्।
५. लिखित परीक्षाको माध्यम नेपाली वा अङ्ग्रेजी वा नेपाली र अङ्ग्रेजी दबै पनि हुन सक्नेछ।
६. यथासम्भव प्रश्नहरू नेपाल र बागमती प्रदेशको सन्दर्भमा आधारित भएर सोधिने छ।
७. समाधानमूलक प्रश्नको उत्तर आवश्यकता अनुसारको अङ्कभारमा आधारित भइ चार भागना विभाजन गरी सोधिने छ।
 - क. पहिलो भागमा समस्याको पहिचान,
 - ख. दोस्रो भागमा समस्या समाधानको लागि मौजुदा कानून, सरकारी नीति र कार्यक्रम,
 - ग. तेस्रो भागमा समस्या समाधानको लागि सुझाव,
 - घ. चौथो भागमा सुझाव कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने ठोस तरिकाहरू।
८. यस पाठ्यक्रममा जे सुकै लेखिएका भएता पनि पाठ्यक्रममा पेरेका ऐन, नियमावली, नीति, नियमहरू परीक्षाका मिति भन्दा ३ महिना अगाडि (संशोधन भएका वा संशोधन भइ हटाइएका वा थप गरी संशोधन भइ) कायम रहेकालाई यस पाठ्यक्रममा पेरेको सम्झनु पर्दछ।
९. प्रथम चरणका लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरूलाई मात्र द्वितीय चरणको अन्तर्वार्तामा सम्मिलित गराइनेछ।
१०. पाठ्यक्रम परिमार्जित मिति: २०८१/०६/१४

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश

प्रदेश निजामती र स्थानीय सरकारी सेवा तर्फ इन्जिनियरिङ सेवा, एगु. इरिगेशन इन्जिनियरिङ समूह, नवौं तह, सि.डि.इ. वा सो सरह पदको खुला, अन्तर तह, प्रतियोगिता र आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

प्रथम पत्र: खण्ड (क) प्रशासन र व्यवस्थापन

पूर्णङ्क: ५०

१. राज्य र सरकारको भूमिका र कार्य

- १.१. नेपालको संविधान र यसका विशेषताहरू
- १.२. व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीचको अन्तरसम्बन्ध
- १.३. सार्वजनिक नीतिको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन

२. सार्वजनिक प्रशासनको अर्थ र परिभाषाहरू

- २.१. सार्वजनिक प्रशासनको अवधारणा
- २.२. सार्वजनिक सेवा र वितरण प्रणाली
- २.३. कर्मचारी प्रशासनका आधारभूत पक्षहरू
- २.४. निजामूलक प्रशासन/ व्यवस्थापन
- २.५. सार्वजनिक प्रशासनको आधारभूत सिद्धान्त
- २.६. आर्थिक प्रशासन-बजेट तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन
- २.७. नयाँ सार्वजनिक व्यवस्थापन

३. व्यवस्थापन

- ३.१. व्यवस्थापनको अवधारणा एवम् सिद्धान्त
- ३.२. व्यवस्थापनमा नेतृत्व, उत्प्रेणा, नियन्त्रण, निर्णय र समन्वयको महत्त्व
- ३.३. परिवर्तन व्यवस्थापन, द्वन्द्व व्यवस्थापन, दैवि प्रकोप व्यवस्थापन, संकट व्यवस्थापन
- ३.४. व्यवस्थापन सूचना प्रणाली

४. विकासका आयामहरू

- ४.१. विकास प्रशासनका अवधारणा
- ४.२. विकासमा जनसहभागिता
- ४.३. बागमती प्रदेशको चालु आवधिक योजना
- ४.४. दिगो विकास
- ४.५. विकेन्द्रिकरण
- ४.६. ग्रामिण विकास
- ४.७. जनसहभागिता
- ४.८. आर्थिक प्रशासन
- ४.९. योजना कार्यक्रम तथा बजेट प्रणाली
- ४.१०. उत्प्रेरणा
- ४.११. विकासमा गैरसरकारी संस्थाको भूमिका
- ४.१२. सार्वजनिक, निजी साझेदारी
- ४.१३. सुशासन
- ४.१४. विकासमा गैरसरकारी संस्थाको भूमिका
- ४.१५. जनसङ्ख्या र वसाइँसराइ

५. लोकतन्त्र र मानव अधिकार

- ५.१. लोकतन्त्र र समावेशीकरण
- ५.२. कानूनी राज्य
- ५.३. मानव अधिकार
- ५.४. लैंड्रिंग सवाल
- ५.५. सारक्षण र सकरात्मक विभेद
- ५.६. प्रतिनिधित्वको सिद्धान्त र समानुपातिक प्रतिनिधित्व

६. नेपालको समाज र यसको बनोट

- ६.१. नेपालका विविध जात/जाति/वर्ग/समुदायहरूको सामाजिक, सांस्कृतिक र धार्मिक अवस्था र रहनसहन
- ६.२. आदिवासी, जनजाती, मधेसी, दलित, अपाह्न र महिलाहरूको वर्तमान अवस्था, उत्थानका प्रयासहरू, समस्या, समाधान र सम्भावनाहरू

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश

प्रदेश निजामती र स्थानीय सरकारी सेवा तर्फ इन्जिनियरिङ सेवा, एगु. इरिगेशन इन्जिनियरिङ समूह, नवौं तह, सि.डि.इ. वा सो सरह पदको
खुला, अन्तर तह, प्रतियोगिता र आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

प्रथम पत्र: खण्ड (ख) सेवा समूह सम्बन्धी सामान्य विषय

पूर्णङ्क: ५०

१. जलश्रोत सम्बन्धी

- १.१. जलश्रोत ऐन, २०४९
- १.२. जलश्रोत नियमावली, २०५०
- १.३. National Water Resources Strategy, 2002 and National Water Plan, 2005
 - १.३.१. Integrated Water Resources Management
 - १.३.२. Irrigation
 - १.३.३. Water Induces Disaster Prevention
- १.४. National Water Resources Policy 2077

२. सिंचाइ र कृषि सम्बन्धी

- २.१. सिंचाइ नीति, २०८०, सिंचाइ नियमावली, २०५६ र सिंचाइ विभागको कार्यविधि, २०६१
- २.२. राष्ट्रिय कृषि नीति, २०६१
- २.३. Integration Development Vision
- २.४. चालु आवधिक योजनामा (कृषि तथा सिंचाइ)
- २.५. Agriculture Development Strategy (2015-2035)
- २.६. Irrigation Master Plan

३. जल उत्पन्न प्रकोप न्यूनीकरण सम्बन्धी

- ३.१. जल उत्पन्न प्रकोप व्यवस्थापन नीति, २०६२
- ३.२. जल उत्पन्न प्रकोप नियन्त्रण विभागको कार्यविधि, २०६४

४. भू तथा जलाधार संरक्षण र वातावरण सम्बन्धी

- ४.१. भू तथा जलाधार संरक्षण विभागको कार्यविधि, २०६१
- ४.२. वातावरण संरक्षण ऐन, २०७७ (बागमती प्रदेश)

५. विविध

- ५.१. नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति सम्बन्धी) नियमावली २०५१
- ५.२. नेपाल इन्जिनियरिङ परिषद ऐन, २०५५
- ५.३. प्रदेश निजामती सेवा ऐन, २०७९
- ५.४. आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६
- ५.५. आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७
- ५.६. सार्वजनिक खरिद ऐन, २०६३
- ५.७. सार्वजनिक खरिद नियमावली, २०६४
- ५.८. स्थानीय सरकार सञ्चालन ऐन, २०७४

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश

प्रदेश निजामती र स्थानीय सरकारी सेवा तर्फ इन्जिनियरिङ सेवा, एगु. इरिगेशन इन्जिनियरिङ समूह, नवौं तह, सि.डि.इ. वा सो सरह पदको
खुला, अन्तर तह, प्रतियोगिता र आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

द्वितीय पत्र: सेवा समूह प्राविधिक विषय

पूर्णाङ्क: १००

१. General Agriculture

- १.१. Principles of agronomy (cereals, cash crops, pulses and oilseeds)
- १.२. Elements of soil science (soil fertility and soil properties)
- १.३. Crop cut survey and data processing
- १.४. Crop diversifications and agriculture commercialization
- १.५. Soil Plants & water relationships
- १.६. Water resilient climate smart agricultural production system
- १.७. Greenhouse based resources (water & fertilizer) conservation agriculture

२. Water Resources and Irrigation in Nepal

- २.१. Water resources potential and perspective
- २.२. Irrigation potential and scope
- २.३. Irrigation project planning
- २.४. Importance and use of hydro-meteorological and climatic data, soil and moisture data, and socio-economic data
- २.५. Participatory approach
- २.६. River behaviors and river system in Nepal
- २.७. Alternative sources of water for irrigation
- २.८. Recycled wastewater irrigation and use in agriculture
- २.९. Nexus of Climate change, irrigation water and agriculture development

३. Planning, Development and Management of Irrigation System

- ३.१. Development of small, medium & large-scale irrigation projects
- ३.२. Development and management of micro-irrigation systems
- ३.३. Feasibility studies and investigations
- ३.४. General irrigation system planning
- ३.५. Distribution system: water management and its control, different types of canal outlets and their design considerations
- ३.६. Planning, development and management of dryland agricultural irrigation
- ३.७. Planning, development and management of urban-agricultural irrigation
- ३.८. Inter-basin water transfer projects
- ३.९. Command area development
- ३.१०. Nexus of agricultural mechanization, automation & irrigation

४. Irrigation and Drainage Engineering Design

- ४.१. Irrigation water requirements
- ४.२. General Circulation Models (GCM) in farmland water requirements
- ४.३. Design considerations of irrigation system: head works, canals, underground pipe conveyance, cross drainage works, water control and regulating structures, farm distributaries and water courses
- ४.४. Specific features in designing irrigation and drainage systems in terai, hills and mountains
- ४.५. Design of farm drainage system and drainage structures
- ४.६. Environmental issues, Initial Environmental Examination, Environmental Impact Assessment and Environmental Protection Measures
- ४.७. Multiple uses of solar energy in agriculture including irrigation
- ४.८. Design of automated drip/sprinkler fertigation and chemigation system

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश

प्रदेश निजामती र स्थानीय सरकारी सेवा तर्फ इन्जिनियरिङ सेवा, एगु. इरिगेशन इन्जिनियरिङ समूह, नवौं तह, सि.डि.इ. वा सो सरह पदको खुला, अन्तर तह, प्रतियोगिता र आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

- ४.९. Intelligent irrigation system in facility agriculture

५. Groundwater Development and Management

- ५.१. Groundwater potential in Nepal
- ५.२. Groundwater exploration
- ५.३. Design of shallow and deep tube wells
- ५.४. Tube well drilling and development
- ५.५. Selection of various kinds of pumps
- ५.६. Conjunctive use
- ५.७. Operation and maintenance of tube wells and pumps

६. On-Farm Irrigation System Design and Water Management

- ६.१. Farm irrigation water requirements, distribution efficiencies and irrigation scheduling
- ६.२. Irrigation methods, hydraulics of gravity and pressurized irrigation methods, and planning for farm irrigation delivery
- ६.३. On-farm water management
- ६.४. Water Productivity and Economic return per unit of water in agriculture
- ६.५. Irrigation water use efficiency (IWUE) & water use efficiency (WUE)
- ६.६. Use of appropriate farm implements, Farm power machines and equipments, and their management in irrigated agriculture

७. Construction Management and Quality Control of Irrigation Systems

- ७.१. Construction technology and management
- ७.२. Implementation schedule
- ७.३. Contract management
- ७.४. Quality control

८. Irrigation System Management

- ८.१. Governance in irrigation system & its importance in management
- ८.२. Asset management plan Joint management
- ८.३. Repair & maintenance plan of irrigation system & its evaluation/monitoring
- ८.४. Public-private partnership in irrigation system management
- ८.५. Institutional development in irrigation system
- ८.६. Irrigation system performance

९. Water Induced Disaster Mitigation

- ९.१. Water induced hazards, vulnerability and disasters
- ९.२. Causes of occurrence of landslides, debris flows and floods; their mitigation and prevention measures
- ९.३. Design of various structural and bio-engineering measures
- ९.४. Inundation problems in Nepal and attempts for their solution
- ९.५. River and flood plain management
- ९.६. Stormwater management for sustainable urban agriculture

१०. Soil and Water Conservation, and Watershed Management

- १०.१. Soil erosion problems in Nepal and their effects on irrigated agriculture

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश

प्रदेश निजामती र स्थानीय सरकारी सेवा तर्फ इन्जिनियरिङ सेवा, एगू. इरिगेशन इन्जिनियरिङ समूह, नवौं तह, सि.डि.इ. वा सो सरह पदको खुला, अन्तर तह, प्रतियोगिता र आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

- १०.२. Soil and water conservation measures (structural and non-structural) in the irrigation system
- १०.३. Importance of watershed management with respect to the development and sustainability of irrigated agriculture
- १०.४. Prioritization of watersheds
- १०.५. Low-cost soil and water conservation measures in hill agriculture system
- १०.६. Planning and design of rainwater harvesting system for dryland agriculture

११. Economics, Resource Mobilization and Management

- ११.१. Economics of irrigation
- ११.२. Estimating and costing
- ११.३. Economic analysis of irrigation projects
- ११.४. Resource mobilization
- ११.५. Contract dispute, negotiation and resolution
- ११.६. Monitoring and evaluation

१२. Implementation and Policy Issues

- १२.१. Coordination among education, research and extension in irrigation sector
- १२.२. Irrigation water privatization